



स्थानीय राजपत्र

मेलम्ची नगरपालिकाद्वारा प्रकाशित
खण्ड (३) असार १५ गते, २०७७ साल संख्या :४

भाग-१

मेलम्ची नगरपालिका सिन्धुपाल्चोक, बागमती प्रदेश, नेपाल

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (१) बमोजिम मेलम्ची नगरपालिकाको नगर सभाले बनाएको “मेलम्ची नगरपालिका शिक्षा (दोश्रो संशोधन) ऐन, २०७७” सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ ।

सम्बत् २०७७ सालको ऐन नं. ४

मेलम्ची नगरपालिका शिक्षा शिक्षा ऐन, २०७५ मा दोश्रो संशोधन गर्न बनेको ऐन

प्रस्तावना: मेलम्ची नगरपालिका शिक्षा ऐनलाई समसामयिक बनाउन संशोधन गर्न बाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २२६ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी मेलम्ची नगरपालिकाको नगर सभाले यो ऐन बनाएको छ।

१. **संक्षिप्त नाम र प्रारम्भ:** यस ऐनको नाम मेलम्ची नगरपालिका शिक्षा दोश्रो संशोधन ऐन, २०७७ रहेको छ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ।

२. **मेलम्ची नगरपालिका शिक्षा ऐन, २०७७ (यस पछि मूल ऐन भनिएको) को दफा २ तथा अन्य दफामा संशोधन:** मूल ऐनको दफा २ तथा अन्य दफाको,

(१) ठाउँ-ठाउँमा रहेका “नगर शिक्षा अधिकृत” भन्ने शब्दहरूको सट्टा “प्रमुख शिक्षा अधिकृत” भन्ने शब्दहरू राखी रुपान्तर गरिएको छ।

(२) ठाउँ-ठाउँमा रहेका “शिक्षक कितावखाना” भन्ने शब्दहरूको सट्टा “राष्ट्रिय कितावखाना (शिक्षक)” भन्ने शब्दहरू राखी रुपान्तर गरिएको छ।

(३) ठाउँ-ठाउँमा रहेका “परीक्षा नियन्त्रक” भन्ने शब्दहरूको सट्टा “प्रमुख शिक्षा अधिकृत” भन्ने शब्दहरू राखी रुपान्तर गरिएको छ।

(४) ठाउँ-ठाउँमा रहेका “प्राविधिक तथा व्यवसायिक शिक्षाको तालिम” भन्ने शब्दहरूको सट्टा “प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिम” भन्ने शब्दहरू राखी रुपान्तर गरिएको छ।

(५) दफा २ को खण्ड (श) खारेज गरिएको छ।

३. **मूल ऐनको दफा ५ मा संशोधन:** मूल ऐनको दफा ५ को उपदफा (८) खारेज गरिएको छ।

४. **मूल ऐनको दफा ११ मा संशोधन:** मूल ऐनको दफा ११ उपदफा (१) को सट्टा देहायको उपदफा (१) राखिएको छ:

“तोकिएको मापदण्डमा आधारित भई शिशु स्थाहार र प्रारम्भिक बाल विकास केन्द्र संचालन अनुमति सम्वन्धित वडा कार्यालयको सिफारिशमा नगर कार्यपालिकाले दिनेछ।”

५. **मूल ऐनमा दफा १७क.थप:** मूल ऐनको दफा १७ पछि देहायको दफा १७क. थप गरिएको छ:

“१७क. नगर शिक्षा समितिले आवश्यक ठानेमा कक्षा ३ र ५ का लागि स्तरीकृत परीक्षा संचालन गर्न सक्नेछ । परीक्षा संचालनको अन्य कार्यविधि आधारभूत शिक्षा उत्तीर्ण परीक्षा समितिले तोके बमोजिम हुनेछ ।”

६. मूल ऐनको दफा २० मा संशोधन: मूल ऐनको दफा २० को उपदफा)४ (मा रहेको “कार्यपालिकाको अन्य” भन्ने वाक्यांश पछाडि “शिक्षा सम्बन्धी” भन्ने वाक्यांश थप गरिएको छ ।

७. मूल ऐनको दफा २२ मा संशोधन: मूल ऐनको दफा २२ को,

(१) खण्ड (ट) खारेज गरिएको छ ।

(२) खण्ड (र) को सट्टा देहायको खण्ड (र) राखिएको छ:

“(र) विद्यालय संचालन अनुमति, स्वीकृति, विद्यालय सार्ने, गाभ्ने र बन्द गर्ने लगायतका कार्यहरू गर्न सिफारिश गर्ने ।”

(३) खण्ड (त्र) पछि देहायको खण्ड (ज्ञ) थप गरिएको छ:

“(ज्ञ) ऐनको प्रावधान अनुसार सर्वसम्मत रुपमा विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेमा दफा ३२ को उपदफा (१४) खण्ड (ख) अनुसार विद्यालय व्यवस्थापन समिति गठन गर्ने ।”

८. मूल ऐनको दफा २३ खारेज: मूल ऐनको दफा २३ खारेज गरिएको छ ।

९. मूल ऐनको दफा ३२ मा संशोधन: मूल ऐनको दफा ३२ को,

(१) उपदफा (१४) को खण्ड (ख) को सट्टा देहायको खण्ड (ख) राखिएको छ:

“उपदफा (१०) बमोजिम सदस्य छनौट गर्ने सम्बन्धमा अभिभावकलाई सहयोग गर्नका लागि प्रमुख शिक्षा अधिकृतले खटाएको अधिकृत संयोजक रहने गरी प्रधानाध्यापक र सम्बन्धित वडा शिक्षा समितिले तोकेको व्यक्त रहेको तीन सदस्यीय छनौट समिति गठन गर्नु पर्नेछ ।”

(२) उपदफा (१४) को खण्ड (ख) पछि देहायको खण्ड (ख१) थप गरिएको छ:

“(ख१) खण्ड (क) र (ख) बमोजिम विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र सदस्यहरू सर्वसम्मत छनौट हुन नसकेमा वडा शिक्षा समितिले विद्यालय व्यवस्थापन समितिमा छनौट हुन चाहने प्रत्येक पदका लागि तीन/तीन जनाको नाम सिफारिश गर्नेछ । उक्त सिफारिश गरिएका नामहरूबाट नगर शिक्षा समितिले अध्यक्ष र सदस्यहरू छनौट गरि पठाउन

सक्नेछ । त्यसरी छनौट गरी पठाइएका अध्यक्ष र सदस्यहरूको पदावधि ३ वर्षको हुनेछ ।

(३) उपदफा (१५) को खण्ड (च) को प्रतिवन्धात्मक वाक्यको सट्टा देहायको प्रतिवन्धात्मक वाक्य राखिएको छ:

“तर त्यस्तो योग्यता भएको व्यक्ति उपलब्ध हुन नसकेमा सो भन्दा कम शैक्षिक योग्यता भएको व्यक्ति पनि अध्यक्षका लागि योग्य हुन सक्नेछ । साथै, निर्वाचित जनप्रतिनिधि, नेपाल सरकारको कोषबाट तलव, भत्ता खाने बहालवाला कर्मचारी तथा शिक्षक अध्यक्ष पदमा छनौट हुन पाउने छैनन् ।”

(४) उपदफा (१६) खारेज गरिएको छ ।

१०. मूल ऐनको दफा ३६ मा संशोधन: मूल ऐनको दफा ३६ को,

(१) उपदफा (२) को सट्टा देहायको उपदफा (२) राखिएको छ:

“उपदफा (१) बमोजिम विद्यालय व्यवस्थापन समिति विघटन भई नयाँ विद्यालय व्यवस्थापन समिति गठन नहुँदासम्म नगर शिक्षा समितिले वडा शिक्षा समितिको सिफारिशमा अस्थायी विद्यालय व्यवस्थापन समिति गठन गर्न सक्नेछ ।”

(२) उपदफा (२) पछि देहायको उपदफा (३) थप गरिएको छ:

“(३) विद्यालय व्यवस्थापन समितिको कार्य अवधि समाप्त भई काबु बाहिरको परिस्थिति उत्पन्न भई नयाँ विद्यालय व्यवस्थापन समिति गठन नहुँदासम्म नगर शिक्षा समितिले आवश्यक ठहर गरेमा साविककै विद्यालय व्यवस्थापन समितिलाई निरन्तरता दिन सक्नेछ ।”